

Psa

Chapter 79

Nepali Interlinear
Reference: Nepali ERV

אֶת־טַמְאוֹ בְּנִחְלָתָם אֲנִי וְגוֹיִם בְּאוֹרְךָ אֵלֹהִים לְאֶסְרָךְ מִזְמוֹר 1
पवित्र तपाईंको तिनीहरूले-अशुद्ध-पारे तपाईंको-उत्तराधिकारमा आए जातिहरू हे-परमेश्वर आसापको-भजन
[H0853](#) [H5159](#) [H0935](#) [H0430](#) [H0623](#) [H4210](#)

לְעַיִם: יְרוּשָׁלַם אֶת־שִׁמּוֹ קִדְשָׁךְ הַיְכָל
तपाईंका-दासहरूको तिनीहरूले-दिए भग्नावशेषमा यरूशलेमलाई तिनीहरूले-बनाए मन्दिरलाई
[H5856](#) [H3389](#) [H0853](#) [H6944](#) [H1964](#)

हे परमेश्वर, अन्य राष्ट्रहरू तपाईंको मानिसहरूसँग लडाइँ गर्न आए। ती मानिसहरूले तपाईंको पवित्र मन्दिर भत्काईदिए तिनीहरूले यरूशलेमलाई भग्नावशेष बनाई छोडे।

בְּשָׂרַךְ הַשָּׁמַיִם לְעוֹף מְאֻכָּל עֲבֹרְיָךְ נִבְלָת אֶת־נִתְנוֹ 2
जनावरहरूलाई पृथ्वीका मासु तपाईंका-भक्तहरूको चराहरूलाई आकाशका खानाको-रूपमा लाशहरू
[H1320](#) [H8064](#) [H5775](#) [H3978](#) [H5650](#) [H5038](#) [H0853](#) [H5414](#)

אֶרְצֵךְ: לְחַיְתֹךְ לְחַיִּיךָ
पानीझैँ तिनीहरूको-रगत तिनीहरूले-बगाए
[H0776](#) [H2623](#)

शत्रुले तपाईंका दासहरू र भक्तजनहरूका शरीरहरू जङ्गली चराहरूले र जङ्गली जनावरहरूले खाओस् भनी छाडिदिए।

קוֹבֵר: וְאִין יְרוּשָׁלַם סְבִיבוֹת כְּמוֹם וְדָמָם שְׂפָכּוֹ 3
— अपमान छिमेकीहरूका-निम्ति हामी-भयीं कोही-थिएन र-गाड्ने यरूशलेमको-वरिपरि
[H6912](#) [H0369](#) [H3389](#) [H5439](#) [H4325](#) [H1818](#) [H8210](#)

परमेश्वर, ती शत्रुले पानी सरह रगत नबगुन्जेल सम्म तपाईंका मानिसहरू मारे। ती मृत शरीरहरू गाड्नलाई सम्म कोही पनि भएनन्।

לְסִבְיֹתָינוּ: וְקוֹלָם לְעַג לְשִׁכְנֵינוּ הַרְפָּה הָיִינוּ
तपाईं-रिसाउनुहुन्छ हे-परमप्रभु कहिलेसम्म वरिपरिका-मानिसहरूका-निम्ति र-खिल्ली हाँसी
[H5439](#) [H7047](#) [H3933](#) [H7934](#) [H2781](#) [H1961](#)

हाम्रा वरिपरिका गाउँलेहरूले हामीलाई खिसी गरे। हाम्रो चारैतिर भएका मानिसहरू हामीमाथि हाँसेर हाम्रो खिल्ली उडाए।

קִנְיָתָךְ: אֲשֶׁר כְּמוֹ-תַבְעָר לְנֹצַח הָאֲנָף יְהוָה מָה עָרָה 5
— जसले ती-जातिहरूमाथि तपाईंको-क्रोध खन्याउनुहोस् बल्ल आगोझैँ तपाईंको-जलन सदासर्वदा
[H7068](#) [H0784](#) [H3644](#) [H5331](#) [H0599](#) [H3068](#) [H4100](#) [H5704](#)

हे परमेश्वर, के तपाईं हामीसँग सधैंको निम्ति रिसाउनु हुनेछ? के तपाईंको बलिया भावनाहरू + 79:5 बलिया भावनाहरू हिब्रू भाषामा अर्थमा कुनै पनि खुशी, ईर्ष्यार र प्रेमको प्रगाढ भावना हुँदछ। आगो झैं अनवरत झल्दछ?

מִמְלָכֹת וְעַל יְדְעוֹךְ לֹא־אֲשָׁר הַגּוֹיִם אֶל־שָׁמְרָךְ שְׂפָךְ 6
याकूबलाई तिनीहरूले-खाए किनभने पुकार्दैनन् तपाईंको-नाममा जसले राज्यहरूमाथि र-ती तपाईंलाई-चिन्दैनन्
[H4467](#) [H3045](#) [H3808](#) [H0413](#) [H2534](#) [H8210](#)

קָרְאוּ: לֹא בְּשִׁמְךָ אֲשָׁר
सम्झनुहोस् उजाड-पारे बासस्थानलाई र-उसको
[H7121](#) [H3808](#) [H8034](#)

हे परमेश्वर, तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस जुन सम्प्रदायले तपाईंलाई चिन्दैन। तपाईंको क्रोध ती सम्प्रदायहरूप्रति उतार्नु होस जसले सहायताको निम्ति तपाईंको नाउँ पुकार्दैन।

7
 הַשְׁמוּ : נָהוּ וְאֵת- יַעֲקֹב אֶת- אֶבְרָם כִּי
 किनभने हामीलाई-भेट्टाओस् तपाईंको-करुणाले चाँडै अधर्महरू पहिलेका हाम्रा-विरुद्ध
[H8074](#) [H0853](#) [H3290](#) [H0853](#) [H0398](#)

ती सम्प्रदायरूले याकुबलाई र उसको देशलाई ध्वंश पारे।

8
 יְקַדְמוּנִי מַהֲרָה רֵאשִׁימִים עֲוֹנֹת לָנוּ הַזְכֵּר- אֶל-
 महिमाको-निम्ति तपाईंको-नामको परमेश्वर हाम्रो-उद्धारका हामीलाई-सहायता-गर्नुहोस् दुर्बल-भयौं हामी-अत्यन्तै
[H6923](#) [H7223](#) [H5771](#) [H2142](#) [H0408](#)

מֵאָדָּר : רָחֵמֵינוּ כִּי רָחֵמֵינוּ
 तपाईंको-नामको-खातिर हाम्रा-पापहरू र-क्षमा-गर्नुहोस् हामीलाई-छुटाउनुहोस्
[H3966](#) [H1809](#)

हे परमेश्वर, हाम्रा पुर्खाहरूले गरेको पापको निम्ति हामीलाई सजाय नदिनुहोस्। चाँडै आफ्नो कृपादृष्टि हामीलाई देखाउनु होस कारण हामीहरू असहाय अनि अभाव ग्रस्त छौं।

9
 וְכַפֵּר וְהַצִּילֵנוּ שָׁמְרוּ כְבוֹד- הַרְבֵּה עַל- יִשְׁעֵנוּ אֱלֹהֵי קִינּוּ
 — — हाम्रो-नजरमा जातिहरूमा थाहा-होस् कहाँ-छ तिनीहरूको-परमेश्वर जातिहरूले-भनून् किन
[H5337](#) [H8034](#) [H3519](#) [H1697](#) [H3468](#) [H0430](#) [H5826](#)

עַל- חַטֹּאתֵינוּ לְמַעַן שָׁמְרָה :
 — — — —
[H8034](#) [H4616](#)

हाम्रो परमेश्वर, अनि रक्षक, हामीलाई सहायता दिनुहोस्! बचाउनु होस् र त्यसले तपाईंको नाउँमा गौरव ल्याउनेछ। तपाईंको असल नाउँ सुनाउँको लागि, हामीलाई बचाउनु होस् र हाम्रो पापहरू मेटाइदिनु होस्।

10
 לְעֵינֵינוּ (בְּגוֹיִם) יִדְרַע אֱלֹהֵיהֶם אֵינָה הַנּוֹיִם יֵאֱמְרוּ לְלֵמָּה
 — — कराहट कैदीको तपाईंको-सामु आओस् बदला बगाइएको-रगतको तपाईंका-दासहरूको
[H3045](#) [H0430](#) [H0346](#) [H0559](#) [H4100](#)

לְקַמֵּת רָגִים- עֲבָדֶיךָ הַשְׁפּוֹתָ :
 — — — —
[H8210](#) [H5650](#) [H1818](#) [H5360](#)

अन्य सम्प्रदायरूले हामीलाई यसो नभनोस्, “तिम्रो परमेश्वर कहाँ छ? के उसले तिमीहरूलाई सहायता गर्न सक्तैन?” परमेश्वरले ती मानिसहरूलाई दण्ड दिन्छन्, यसकारण हामी त्यो हेर्न चाहन्छौं। तिनीहरूलाई दण्ड दिनुहोस् जसले तपाईंको दासहरू मारी दिए।

11
 בְּנֵי הַזֶּהָר זָרוּעָה כְּנָדָל אֶסְרִי אֲנִי לְפָנֶיךָ תְּבוּא
 सातगुणा हाम्रा-छिमेकीहरूलाई र-फिर्ता-दिनुहोस् सन्तानहरूलाई मृत्युका बचाउनुहोस् महानतामा तपाईंको-भुजाको
[H3498](#) [H2220](#) [H1433](#) [H0616](#) [H0603](#) [H6440](#) [H0935](#)

תַּמּוּתָהּ :
 तिनीहरूको-काखमा
[H8546](#)

कैदीहरूको आर्त्तनादलाई दया गरेर सुनी दिनुहोस्! परमेश्वर, तपाईंको महाशक्ति प्रयोग गरेर ती मानिसहरूलाई बचाउनुहोस् जसलाई मृत्युदण्ड दिइएकोछ।

12
 חַרְפוֹתֵי אֲשֶׁר חַרְפוֹתֵם אֶל- שְׂבַעְתִּים לְשִׁכְנֵינוּ וְהִשָּׁב
 भेडाहरू र-तपाईंको-चरनका तपाईंका-मानिसहरू र-हामी हे-प्रभु तपाईंलाई-अपमान-गरे जसले तिनीहरूको-अपमान
[H2781](#) [H2436](#) [H0413](#) [H7659](#) [H7934](#) [H7725](#)

אֲדָנִי :
 — —
[H0136](#)

हे परमेश्वर, तिनीहरूले हामीमाथि गरेको कर्मको निम्ति हाम्रा वरिपरि भएका मानिसहरूलाई सातौं पल्ट दण्ड दिनुहोस्। तपाईंको अपमान गर्ने ती मानिसहरूलाई दण्ड दिनुहोस्।

וְרָר
—
[H1755](#)

לְרָר
—
[H1755](#)

לְעוֹלָם
—
[H5769](#)

לְתָר
तपाईको-स्तुति

וְרָרָה
हामी-वर्णन-गर्नेछौं
[H3034](#)

מִרְעִיתָיוּ
पुस्तौं-पुस्तौं
[H4830](#)

וְרָאן
सदासर्वदा
[H6629](#)

עֲמָרָה
तपाईंलाई

וְאֲנִי
धन्यवाद-दिनेछौं
[H0587](#)

וְרָרָה
—
[H8416](#)

हामी तपाईंका मानिसहरू हौं। तपाईंको बथानका हामी भेंडाहरू हौं। हामी तपाईंको सधैं प्रशंसा गर्दछौं, परमेश्वर, हामी सदा-सर्वदाको लागि तपाईंको प्रशंसा गर्नेछौं।